

रुरुक्षेत्र गाँउपालिका

रुरुक्षेत्र गाँउपालिकाको आर्थिक ऐन ,२०७८



स्थानीय राजपत्र

खण्ड: ५

संख्या: २

मिति: २०७८/०३/२३ (अतिरिक्तांक)

भाग-१

रुरुक्षेत्र गाँउपालिका

गाँउ कार्यपालिकाको कार्यालय

गुल्मी, लुम्बिनी प्रदेश

रुरुक्षेत्र गाँउपालिकाको विनियोजन ऐन- २०७८

सम्बत २०७८ ऐन नं. २ सभाबाट स्वीकृत भएको मिति : २०७८/०३/२३

अनुसूची -२

रुरुक्षेत्र गाउँपालिकाको विनियोजन ऐन- २०७८

रुरुक्षेत्र गाउँपालिका आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केहि रकम खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,

सभाबाट स्वीकृत भएको मिति : २०७८/०३/२३

प्रस्तावना:

रुरुक्षेत्र गाउँपालिका आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम रुरुक्षेत्र गाउँपालिकाको विनियोजन ऐन-२०७८ हुनेछ।
(२) यो ऐन २०७८ साल श्रावण १ गते देखी प्रारम्भ हुनेछ
२. **आर्थिक वर्ष २०७८/०७९ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:**
आर्थिक वर्ष २०७८/०७९ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ उल्लेखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रु. ५०,७६,३४०००/- (अक्षरूपी पचास करोड छयहत्तर लाख चौतिस हजार) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
३. **विनियोजन:** (१) यस ऐन द्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिईएको रकम आर्थिक वर्ष २०७८/०७९ को निमित्त रुरुक्षेत्र गाउँपालिका, वडा समिति, र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा अपुग हुन देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट अर्को शिर्षकको जम्मा रकमको २५% मा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शिर्षकमा सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च शिर्षकमा बाहेक अन्य चालू खर्च शिर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजन रकम व्याज भुक्तानी खर्च शिर्षक बाहेक अन्यत्र सार्न सकिने छैन ।
तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृति रकमको २५% भन्दा बढ्ने गरी एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनुपर्नेछ ।

अनुसूची -१

दफा २ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२९(२)बमोजिम

संचितकोषबाट विनियोजन हुने रकम

रकम रु. हजारमा

| क्र. सं. | आम्दानी शिर्षक | प्रस्तावित बजेट रु हजारमा | क्र. सं. | खर्च शिर्षक | प्रस्तावित बजेट रु हजारमा |
|---------------|---------------------------------------|---------------------------|------------|---------------------------------------------------------------------|---------------------------|
| १ | वित्तीय समानीकरण अनुदान (नेपाल सरकार) | ९१००० | १ | संचालन खर्च | ५८३५० |
| २ | राजश्व बाँडफाँड (नेपाल सरकार) | ६०५३४ | २ | पूर्वाधार विकास | ६४२५० |
| | | | | सडक तथा ढल निकास लगायत अन्य पूर्वाधार निर्माण र मर्मत समेत- १३६५० | |
| | | | | सिंचाई -३००० | |
| | | | | गाउँपालिका भवन निर्माण-३६६०० | |
| | वडा कार्यालय भवन निर्माण-९००० | | | | |
| ३ | वित्तीय समानिकरण अनुदान प्रदेश सरकार | ४२०५ | ३ | आर्थिक विकास | २२४०० |
| | | | | कृषि, पशु विकास -११८०० | |
| | | | | पर्यटन विकास -१००० | |
| | | | | उद्योग वाणिज्य तथा आपूर्ति -४०० | |
| | | | | वैक वित्तीय संस्था तथा सहकारी -४०० | |
| | कोल्ड स्टोर निर्माण-८८०० | | | | |
| ४ | राजश्व बाँडफाँड प्रदेश सरकार | ६०९१ | ४ | वन वातावरण तथा विपद् व्यवस्थापन | ५५५० |
| | | | | विपद् व्यवस्थापन कोष (कोभिड-१९ नियन्त्रण, महामारी विपद् समेत) -४००० | |
| | | | | भूक्षय नदि नियन्त्रण-१५५० | |
| ५ | आन्तरिक आम्दानी | ३९४६० | ५ | सामाजिक विकास | २१००० |
| | गाउँपालिकाको राजश्व आम्दानी - ९०६० | | | | |
| | गाउँपालिकाको अल्या आम्दानी - ३०४०० | | | | |
| | | | | शिक्षा तथा खेलकुद -१०००० | |
| | | | | खानेपानी तथा सरसफाई -३००० | |
| | | | | लक्षित समूह-१००० | |
| | | | | स्वास्थ्य-७००० | |
| ६ | सशर्त अनुदान (नेपाल सरकार) | २५१२०० | ६ | संस्थागत विकास क्षमता अभिवृद्धि र सुशासन | ३००० |
| ७ | सशर्त अनुदान (प्रदेश सरकार) | ११३४४ | ७ | वित्तीय व्यवस्थापन | ६५००० |
| ८ | विशेष अनुदान (नेपाल सरकार) | १६६०० | ८ | सशर्त अनुदान नेपाल सरकार | २५१२०० |
| ९ | विशेष अनुदान ((प्रदेश सरकार) | ६००० | ९ | सशर्त अनुदान (प्रदेश सरकार) | ११३४४ |
| १० | समपुरक कोष अनुदान (नेपाल सरकार) | ६२०० | १० | विविध भैपरी | ५५४० |
| ११ | समपुरक कोष अनुदान (प्रदेश सरकार) | १५००० | जम्मा खर्च | | ५०७६३४ |
| जम्मा आम्दानी | | ५०७६३४ | | | |

प्रमाणीकरण मिति २०७८/०३/२३

आज्ञाले
छत्र बहादुर अधिकारी
नि.प्रमुख प्रशासकीय अधिकृत